

नेपाल राजपत्र

भाग ३

श्री ५ को सरकारद्वारा प्रकाशित

खण्ड २४] काठमाडौं, असार २ गते २०३१ साल [अतिरिक्ताङ्क १०

श्री ५ को सरकार
अर्थ मन्त्रालयको
सूचना

राष्ट्र ऋण ऐन, २०१७ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी श्री ५ को सरकारले राष्ट्र ऋण नियमहरू, २०२० को नियम ४ को उप-नियम (१) बमोजिम राष्ट्र ऋण उठाउन ऋणपत्र निष्काशित गरेको छ।

सो ऋणपत्रको जम्मा मूल्य, भुक्तानी अवधि, ब्याजको दर, ब्याज भुक्तानी समय र अन्य शर्तहरू निम्नबमोजिम खुलाइएको छ।

१. ऋणको नाम:- यस ऋणको नाम "विकास ऋण, २०४१" रहेको छ।
२. ऋणको उद्देश्य:- विभिन्न विकास योजनाहरूलाई चाहिने खर्च पूर्ति गर्नको लागि यो ऋण उठाइएको छ।
३. निष्काशित ऋणको रकम:- यो ऋणको जम्मा रकम रु. १०,००,००,०००।- (रु. दश करोड) को हुनेछ।
४. ऋणको व्ययभार:- यो ऋणको व्ययभार श्री ५ को सरकारको सञ्चित कोष प्रति हुनेछ।
५. ऋणपत्रको प्रकार:- यो ऋणको ऋणपत्र कम्तीमा रु. २५।- वा २५।- को (Multiple) २५ ले भाग गर्दा निशेष हुने अङ्कको स्टक वा २५।- ५०।- १००।- १,०००।- १०,०००।- वा १,००,०००।- दरको प्रमिसरी नोटको रूपमा लिन पाइनेछ।

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

६. ऋणपत्र विक्री अवधि:- यो ऋणपत्रहरूको विक्री अवधि २०३१ साल आषाढ २ गतेदेखि ए १५ गतेसम्मको हुनेछ । तर आवश्यक देखिएमा १५ गते अगावै पनि विक्री बन्द गर्न सकिनेछ ।
७. ऋणपत्रको विक्री मूल्य:- ऋणपत्रमा उल्लेख गरेबमोजिम पूरापूर मूल्यमा ऋणपत्रहरू विक्री हुनेछ ।
८. ऋणपत्र खरीद गर्न दरखास्त दिनु पर्ने:-
- (१) ऋणपत्र खरीद गर्नको लागि नेपाल राष्ट्र बैङ्कले तोकिएको ढाँचामा राष्ट्र बैङ्क वा त्यसको एजेण्ट सरह भई काम गर्ने अन्य कार्यालयमा दरखास्त दिन सकिनेछ ।
 - (२) उप-दफा (१) बमोजिम दरखास्त दिंदा जतिको ऋणपत्र खरीद गर्न चाहेको छ त्यसको पूरा रकम सो कार्यालयमा बुझाई त्यसको रसीद दरखास्त साथै पेश गर्नु पर्नेछ ।
 - (३) दरखास्त फारम निःशुल्क पाइनेछ ।
९. बढी रकम स्वीकार गर्ने नगर्ने अधिकार:- चाहिएकोभन्दा बढी ऋण प्राप्त भएमा त्यसलाई स्वीकार गर्ने नगर्ने अधिकार श्री ५ को सरकारको हुनेछ ।
१०. बाँडफाँड गर्ने अधिकार:- प्राप्त ऋणपत्रहरूको बाँडफाँड गर्ने अधिकार राष्ट्र बैङ्कलाई प्रदान गरिएको छ ।
११. स्वीकृत नभएको ऋण फिर्ता हुने:- स्वीकृत नभएको रकम नेपाल राष्ट्र बैङ्कबाट यथाशीघ्र दरखास्तवालालाई फिर्ता दिइनेछ । यसरी फिर्ता भएको रकममा ब्याज दिइने छैन ।
१२. स्वीकृत ऋणको प्रमाणपत्र दिने:- स्वीकृत भएको ऋणको प्रमाणपत्र स्टक सर्टिफिकेट वा प्रमिसरी नोटको रूपमा दरखास्तवालाको माग अनुसार दिइनेछ । दरखास्तवालाले सो कुरा उल्लेख नगरेमा ऋणपत्र स्टककै रूपमा दिइनेछ ।
१३. ऋणको ब्याज:- ऋणको ब्याज राष्ट्र बैङ्क वा सो बैङ्कका एजेण्ट सरह भई काम गर्ने अन्य कार्यालयले रकम बुझेर लिएको मितिदेखि नै वार्षिक सयकडा ८ $\frac{1}{2}$ का दरले दिइनेछ ।
१४. ऋणको साँवाको भुक्तानी:- यो ऋणको साँवाको भुक्तानी २०४१ साल आषाढ १५ गतेपछि दिइनेछ ।
१५. ऋणको भुक्तानी दिने ठाउँ:- यो ऋणको साँवा र ब्याज दरखास्तवालाको सुविधा अनुसार राष्ट्र बैङ्क वा त्यसको एजेण्ट मार्फत भुक्तानी दिइनेछ ।
१६. ऋणपत्रसम्बन्धी व्यवस्था:- यो ऋणको व्यवस्था र तत्सम्बन्धित सबै कारवाई नेपाल राष्ट्र बैङ्कको राष्ट्र ऋण विभागले गर्नेछ ।
१७. ऋणपत्र खरीद गर्ने अधिकार:- यस ऋणको ऋणपत्रहरू खरीद गर्ने अधिकार जुनसुकै व्यक्तिलाई पनि हुनेछ ।
१८. कर नलाग्ने:- यो ऋणबाट प्राप्त ब्याजमा कर छुट दिइएको छ ।
१९. ऋणसम्बन्धी कानूनी कारवाई:- यो ऋणसम्बन्धित कानूनी कारवाई प्रचलित नेपाल कानूनबमोजिम हुनेछ ।

आज्ञाले-

भरतबहादुर प्रधान

श्री ५ को सरकारको सचिव

श्री ५ को सरकारको छापाखानामा मुद्रित ।

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।